



रामप्रसादराई गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बैकुण्ठे, भोजपुर

अध्यक्ष:- ९८५२०७३८८६

उपाध्यक्ष:- ९८५२०७३८८७

प्र.प्र.अ:- ९८५२०७३८८८

१ नं प्रदेश, नेपाल

## गिटी, ढुंगा, वालुवा संकलन तथा विक्रि गर्ने सम्बन्धी सिलवन्दी दरभाउपत्र अह्वान सम्बन्धी १५ दिने सूचना प्रकाशित मिति २०७५/०८/०७

रामप्रसादराई गाउँपालिकाले तपसिलमा उल्लेखित नदिनाला तथा खानीको गिटी, ढुंगा तथा वालुवा संकलन तथा विक्रि गर्न न्यूनतम अंकमा नघटने गरी आ. व. २०७५/०७/६ को लागि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक व्यवसायी, कम्पनी तथा फर्महरुबाट नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, मूल्य अभिवृद्धिकर (VAT) दर्ता प्रमाण पत्र स्थायी लेखा नं. दर्ता प्रमाण पत्र (PAN) फर्म वा कम्पनीहरुबाट आ. व. २०७४/०७/५ सम्मको कर चुक्ता प्रमाण पत्रहरुका प्रतिलिपी पेश गरी निम्न बमोजिम रित पुर्याइ ठेक्काको लागि तपसिलमा उल्लेखित मिति, समय र स्थानमा निम्न बमोजिमका स्थानहरुबाट गिटी, ढुंगा, रोडा तथा वालुवा संकलन र विक्रि गर्न सिलवन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरीएको छ ।

### तपसिल

ठेक्का नं.	संकलन केन्द्र वा खानी को नाम	फारम शुल्क	न्यूनतम रकम रु.
१/आय/रामप्रसाद/०७५/०७६	पिखुवा सिक्तेल दोभान क्षेत्र	१०००	१०४२००/-

१. सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमामाथि उल्लेख भए बमोजिमको दस्तुर तिरी आफूले चाहेको ठेक्काको दरभाउपत्र फाराम रामप्रसादराई गाउँपालिकाबाट कार्यालय समय भित्र खरिद गर्नु पर्ने छ । १६ दिनको १२:०० बजे भित्र आफूले कबोल गरेको कुल ठेक्का रकमको ५ प्रतिशतले हुन आउने रकम (कबोल अंक मा १३ प्रतिशत मु.अ. कर जोडी त्यसको ५ प्रतिशत) यस कार्यालयको एन.आई.सी एसिया बैंकमा रहेको हि. नं. L5CA052570252401 धरौटीमा दाखिला गरेको सक्कलै भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त (क) श्रेणीको बैंकबाट ७५ दिनको म्याद भएको विडवण्ड राखी दरभाउपत्र दर्ता गराउनु पर्नेछ ।

२. दरभाउपत्र फारम भर्दा आफूले कबोल गरेको रकम अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । दरभाउपत्रमा केरमेट भएमा केरमेट भएको स्थानमा स्पष्ट हस्ताक्षर गरेको हुनुपर्नेछ । दाखिला भएको दरभाउपत्र १६ औं दिनको २:०० बजे रामप्रसादराई गाउँपालिकाको कार्यालयमा खोलिनेछ । बोलपत्र दाखिला कर्ता वा निजको प्रतिनिधी उपस्थिती नभएमा पनि दरभाउपत्र खोलन बाधा पर्ने छैन ।

३. दरभाउपत्र खरिद गर्ने, बोलपत्र दाखिला गर्ने, बोलपत्र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई मानिनेछ ।

४. दरभाउपत्र स्वीकृत भए पछि पहिलो किस्ता रकम पचास प्रतिशत र बाँकी पचास प्रतिशत नगद वा २०७६ असोज सम्मको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने छ । साथै कबोल गरेको रकम एकमूठ बुझाएमा गाउँ कार्यपालिकाको निर्णय बमोजिम छुट दिन सकिने छ । तोकीएको समयमा सम्झौता नगरेमा दरभाउपत्र कर्ताको धरौटी रकम वा बैंक ग्यारेन्टी फिर्ता गरिनेछैन ।



[ramprasadrai.rm@gmail.com](mailto:ramprasadrai.rm@gmail.com)  
[ito.ramprasadrainun@gmail.com](mailto:ito.ramprasadrainun@gmail.com)



<http://www.ramprasadrainun.gov.np>



<https://www.facebook.com/रामप्रसाद-राई-गाउँपालिका-374287176379042>



रामप्रसादराई गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बैकुण्ठे, भोजपुर

अध्यक्ष:- ९८५२०७३८८६

उपाध्यक्ष:- ९८५२०७३८८७

प्र.प्र.अ:- ९८५२०७३८८८

१ नं प्रदेश, नेपाल

५. नियमानुसार चाहीने सम्पूर्ण शुल्क, कर, दस्तुर, आयकर तथा मूल्यअभिविद्धिकर ठेकेदार आफैले गाउँपालिकामा बुझाउनु पर्ने छ । आफुले कबोल गरेको रकमबाट कटाउन पाउने छैन । शर्त सहीत पेश गरेको, रित नपुगी वा म्याद नाघी आएको, न्यूनतम रकम भन्दा घटी कबोल गरेको, कालो सूचीमा परेको र यस कार्यालयबाट प्रमाणित गरी बिक्री नगरेको दरभाउपत्र फर्मलाई मान्यता दिइने छैन ।

६. कर दस्तुर उठाउन ३।३ प्रति वाला रसिद ठेकेदार आफैले छपाउनु पर्नेछ । रसिद गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीबाट प्रमाणित गराई कार्यालयको छाप लगाई, रसिद नम्बर दाखिला गरी माग फारम भरेर कार्यालयबाट बुझिलिनु पर्नेछ । कबोल गरेको रकम कुनै वन्द, हडताल, नाकावन्दी, चक्काजाम जस्ता अप्रत्यासीत घटना वा अन्य कुनै पनि कारण देखाई आममाफी, छुट वा मिनाहा गरीने छैन । हुंगा, गिटी, वालुवा संकल तथा उत्खन्न गर्दा पुर्ववत अवस्थामा कुनै असर परे सो को निर्माण ठेकेदार आफैले आफ्नै लगानीमा पुरा गर्नुपर्नेछ ।

७. ठेक्का सम्बन्धी कुनै विवाद भएका प्रचलित कानूनको परिधी भित्र रहि रामप्रसादराई गाउँपालिकाले निर्णय गरे बमोजिम हुनेछ । साथै कुनै ठेक्का पूर्ण वा अंसीक स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार गाउँपालिकामा रहेको छ । गाउँपालिकाले तोकेको दर रेट भन्दा बढीमा कर, दस्तुर तथा महशुल लिन पाइने छैन । प्रचलित कानूनले निसेध गरीएको, अदालतबाट कुनै निर्णय गरिएको अवस्थामा सोही निर्णयको पालना गर्नु पर्ने छ । सो निर्णय कानून अनुसार हुने छ ।

८. यस सूचनामा उल्लेख गरिएको वाहेक कुनै कुरा छुटन गएको अवस्थामा प्रदेश कानून तथा गाउँपालिकाको नियम बमोजिम हुनेछ । बाँकी कुनै कुराहरु अन्य प्रचलित कानून अनुसार हुनेछ । गाउँपालिकाले तोकेको स्थानमा संकलन केन्द्र राखी कर तथा शुल्क संकलन गर्नु पर्ने छ । सवारी साधनलाई अवरोध गर्न पाईने छैन ।

९. विस्तृत जानकारीको लागि रामप्रसादराई गाउँपालिकाको वेवसाइट [www.ramprasadrainun.gov.np](http://www.ramprasadrainun.gov.np) र फोन नं. ९८५२०७३८८६ र ९८५२०७३८८८ मा कार्यालय समय भित्र सम्पर्क राख्न सकिने छ ।



[ramprasadrai.rm@gmail.com](mailto:ramprasadrai.rm@gmail.com)  
[ito.ramprasadrainun@gmail.com](mailto:ito.ramprasadrainun@gmail.com)



<http://www.ramprasadrainun.gov.np>



<https://www.facebook.com/रामप्रसाद-राई-गाँउपालिका-374287176379042>